



## ठाकुरबाबा नगरपालिका

### स्थानीय राजपत्र

खण्ड: ५

संख्या: २९

कार्यपालिकाबाट पारित मिति: २०७९।०९।२९

प्रमाणिकरण: २०७९।१०।०४

प्रकाशन मिति: २०७९।१०।०६

### भाग-२

## ठाकुरबाबा नगरपालिका

ठाकुरबाबा नगरपालिकाको निशुल्क तथा छुटमा एम्बुलेन्स/यातायात सेवा संचालन

### कार्यविधि २०७९

#### प्रस्तावना

ठाकुरबाबा नगरपालिकाको ०७९/८० को नगरसभाबाट स्विकृत कार्यक्रम अनुसार नगर भित्रका गर्भवती तथा सुत्केरी महिलाहरूलाई अति अशक्त तथा असाह्य व्यक्तिलाई निशुल्क र महिला स्वास्थ्य स्वयमसेविकालाई छुटमा एम्बुलेन्स/यातायात सेवा उपलब्ध गराउन स्वास्थ्य संस्था/अस्पताल सम्म जाँदा लाग्ने यातायात खर्च नगरले उपलब्ध गराउने उद्देश्यले प्रक्रियागत व्यवस्था गर्न बान्छुनिय देखिएकोले ठाकुरबाबा नगरपालिकाको नगर स्वास्थ्य ऐन, २०७६ को दफा ४७ को उपदफा २ बमोजिम गरि यो कार्यविधि जारी गरिएको छ ।

#### परिच्छेद—१

#### १. संक्षिप्त नाम, प्रारम्भ

१.१ संक्षिप्त नाम : "ठाकुरबाबा नगरपालिकाको निशुल्क तथा छुटमा एम्बुलेन्स/यातायात सेवा संचालन कार्यविधि २०७९" रहेको छ ।

१.२ प्रारम्भ : ठाकुरबाबा नगरपालिका नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भएको मिति देखि यो कार्यविधी लागू हुनेछ ।

## २. परिभाषा

२.१ "गर्भवती तथा सुत्केरी" भन्नाले नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण गर्भवती तथा सुत्केरी महिलाहरूलाई जनाउनेछ ।

२.२ "महिला स्वास्थ्य स्वयमसेविका" भन्नाले ठाकुरबाबा नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकालाई जनाउनेछ ।

२.३ "अति अशक्त" भन्नाले अपागताकाक बर्गिकरणको परिभाषाभित्र परेकालाई जनाउने छ ।

२.३ "कार्यपालिका" भन्नाले ठाकुरबाबा नगरपालिका, नगर कार्यपालिकालाई जनाउने छ ।

२.४ "प्रसुति केन्द्र (Birthing Centre)" भन्नाले ठाकुरबाबा नगरपालिका भित्रका मान्यता प्राप्त स्वास्थ्य संस्था र सुरक्षित मातृत्व सेवाका जटिल केश प्रेषण गरिने मान्यता प्राप्त अस्पताललाई जनाउने छ ।

२.५ "एम्बुलेन्स/यातायात सेवा" भन्नाले सुरक्षित मातृत्व र विशेष सेवाका लागि आवश्यकता अनुसार प्रयोग हुने सवारी साधनलाई सम्झनु पर्दछ ।

## परिच्छेद—२

३. निशुल्क एम्बुलेन्स/यातायात सेवा संचालन कार्यक्रमको भुक्तानी प्रक्रिया, व्यवस्थापन र मापदण्ड

३.१ यो सुविधा ठाकुरबाबा नगरपालिका क्षेत्र भित्र बसोबास गरेका सुरक्षित मातृत्व सेवा संग सम्बन्धित महिलाहरू अति अशक्त अपागता भएका व्यक्ति तथा असाह्य तथा महिला स्वास्थ्य स्वयसेविकाले मात्र प्राप्त गर्नेछन् ।

३.२ यो कार्यविधी अनुसारको सुविधा कार्यविधी स्वीकृत भएको मिति देखि लागु हुनेछ। कार्यक्रमको आवश्यकता र प्रभावकारिताको आधारमा कार्यविधी संसोधन गर्ने, दररेट समायोजन गर्ने, बजेट व्यवस्था गर्ने र आगामी आ.व. को लागि निरन्तरता दिने नदिने कार्यपालिका बैठकको निर्णय बमोजिम हुनेछ ।

३.३ ठाकुरबाबा नगरपालिकाका गर्भावस्थामा जटिलता भएका एवं प्रसुति हुने महिलालाई, अति अशक्त अपागता भएका व्यक्ति तथा असाह्यलाई महिला स्वास्थ्य स्वयसेविकालाई निजको घरबाट नगर भित्रकै तोकिएका प्रसुति केन्द्रमा पुरयाउन र थप स्वास्थ्य जटिलताका कारण रेफर गर्ने अवस्था

- भएमा सो सेवाका लागि समेत एम्बुलेन्स/यातायात सेवा निशुल्क र महिला स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुट हुनेछ ।
- ३.४ निशुल्क तथा छुटमा एम्बुलेन्स/यातायात सेवा संचालनको लागि आवश्यक रकम सम्बन्धित स्वास्थ्य संस्थाले नगर पालीकामा पेशकी तथा भुक्तानी माग गर्न सक्नेछ ।
- ३.५ स्वास्थ्य संस्थाले एम्बुलेन्स सेवा लिएका सेवाग्राहीको अनुसूची १ बमोजिमको ढाँचामा अभिलेख राख् पर्नेछ ।
- ३.६ यस कार्यविधीमा तोकिएका नगर भित्रका स्वास्थ्य संस्थाले सेवाग्राहीको अनुसूची १ सहित सेवाग्राहिको नागरिकता तथा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी, स्वास्थ्य संस्थाले जारी गरेको मातृ सेवा कार्ड (ANC कार्ड), रेफर गरेको भए रेफर पूर्जा र एम्बुलेन्सले जारी गरेको नगदी रसिद पेशकी फछैँटका लागि पेश गर्नु पर्नेछ ।
- ३.७ एम्बुलेन्स चालक तथा स्वास्थ्य संस्थाले बहानाबाजी गर्ने तथा झुटा विवरणा पेश गरेको पाइएमा नगरपालिकाले प्रचालित कानून बमोजिम कारवाही गर्नेछ ।
- ३.८ सुत्केरी हुने महिलालाई सम्बन्धित स्वास्थ्य संस्था सम्म पुर्याउन एम्बुलेन्स चालकको पहिलो प्राथमिकता र कर्तव्य हुनेछ ।
- ३.९ सेवाग्राही महिलाहरुलाई छिटो छरितो सेवा प्रवाह गर्नु प्रसुती केन्द्रका स्वास्थ्यकर्मीको प्राथमिक कर्तव्य हुनेछ ।
- ३.१० यो सेवा लिनका लागि सम्बन्धित कार्य क्षेत्रको महिला स्वास्थ्य स्वयं सेविका संग समेत समन्वय गर्न पर्नेछ ।

#### परिच्छेद—३

#### ४. कार्यक्रमको खर्च

- ४.१ ठाकुरबाबा नगरपालिकाले निशुल्क तथा छुटमा एम्बुलेन्स/यातायात सेवाको कार्यान्वयन र दिगोपनाको लागि आवश्यक बजेटको व्यवस्था गर्नेछ ।
- ४.२ यस कार्यक्रममा थप आर्थिक सहयोग/अनुदान उपलब्ध गराउन चाहने संघ संस्था दातृ निकाय भएमा नगरपालिकाको निर्णय अनुसार छुट्टै Mutual Fund को व्यवस्था गरिनेछ ।
- ४.३ यस कार्यक्रमको ठाकुरबाबा नगरपालिकाको अधिकार प्राप्त अधिकारीबाट अनुगमन हुनेछ ।
- ४.४ नेपाल सरकारको सुरक्षित मातृत्व कार्यक्रम र वाल मैत्री स्थानीय शासन कार्यक्रमलाई सहयोग पुग्ने गरि सो संग नवाझिने गरि कार्यान्वयन गरिनेछ र वाझिएको हक सम्म समायोजन गरिनेछ ।

## अनुसुची—१

कार्यविधिको दफा ३.६ बमोजिम

.....स्वास्थ्य चौकी

निशुल्क एम्बुलेन्स/यातायात सेवा प्राप्त गर्ने सेवाग्राहीको अभिलेख राख्ने ढाँचा

साल

महिना

क्र.सं	सेवाग्राही तथा नातेदारको नाम	नातेदार भए सेवाग्राही संगको नाता	ठेगाना	सम्पर्क नं	मिती	सेवा दिने स्वास्थ्य संस्थाको नाम	रेफर भएको भए रेफर भएको स्वास्थ्य संस्थाको नाम	एम्बुलेन्स नं	खर्च रकम

पेश गर्ने

नाम:

पद:

हस्ताक्षर:

आज्ञाले

रामहरि रिजाल

प्रमुख प्रशासकीय अधिकृत